

बैठक संख्या : ४८

मिती : २०७५।१२।२८ गते

समय

स्थान : राप्ती नगरपालिका

:साझ ५ : ०० बजे

यस राप्ती नगरपालिका , नगर कार्यपालिकाको प्रमुख श्री प्रभा वराल (पौडेल) को अध्यक्षतामा नगर कार्यपालिकाको बैठक देहाय बमोजिमका पदाधिकारीहरुको उपस्थितीमा बसि निम्न प्रस्तावहरुमा छलफल गरियो ।

उपस्थिति

नगरप्रमुख श्री प्रभा वराल(पौडेल)

नगर उपप्रमुख श्री इमान सिंह लामा

वडाध्यक्ष वडा नं १ श्री सिद्धिलाल स्याङतान

वडाध्यक्ष वडा नं २ श्री श्याम सुन्दर उप्रेती

वडाध्यक्ष वडा नं ३ श्री राज कुमार उप्रेती

वडाध्यक्ष वडा नं ४ श्री शमशेर लामा

वडाध्यक्ष वडा नं ५ श्री मेनुका पाठक

वडाध्यक्ष वडा नं ६ श्री जल्लु महतो थारु

वडाध्यक्ष वडा नं ७ श्री सुमिता डल्लाकोटी

वडाध्यक्ष वडा नं ८ श्री बुद्धिराज थपलीया

वडाध्यक्ष वडा नं ९ श्री देवेन्द्र लामा

वडाध्यक्ष वडा नं १० श्री अमर बहादुर तामाङ

वडाध्यक्ष वडा नं. ११ श्री हित बहादुर तामाङ

वडाध्यक्ष वडा नं. १२ श्री अर्जुन प्रजा

वडाध्यक्ष वडा नं. १३ श्री सूर्य बहादुर चेपाङ

सदस्य श्री पुष्पा के.सी. कुवर

सदस्य श्री दिल कुमारी लामा

सदस्य श्री कविता राई

सदस्य श्री रमिता परियार

सदस्य श्री श्यामलाल वि.क.

सदस्य श्री आइती देवी दराई

सदस्य श्री अम्बिका लामा

सदस्य श्री पहलमान प्रजा

सदस्य सचिव प्रमुख प्रशासकीय अधिकृत श्री मिठाराम हुमागाई

आमन्त्रित जिल्ला समन्वय समिति सदस्य श्री गुनु वि.क.

क.अ. रमेश चौधरी

बैठक संख्या : ४८

मिति : २०७५।१२।२८

प्रस्तावहरु

१. नगरपालिका भवनको प्राविधिक प्रस्ताव स्विकृत गर्ने सम्बन्धमा ।
२. च्यात्रा, सुख्खा र मार्ताल खोलाको आईई प्रतिवेदन सम्बन्धमा ।
३. नगर प्रोफाइल स्वीकृत गर्ने सम्बन्धमा ।
४. शुभकामना कार्यक्रम सम्बन्धमा ।

निर्णय नं. १

प्रस्ताव नं. १ माथि छलफल गर्दा राप्ती नगरपालिकाको कार्यालय भवन निर्माणको लागि मिति २०७५।०९।२९ मा गोरखा पत्रमा प्रकाशित सूचना बमोजिम bolpatra.com.np मा पर्न आएका ११ वटा बोलपत्रदाताहरु मध्ये निम्न बमोजिम ५ वटा बोलपत्र दाताहरुको बोलपत्रमा उल्लेख भएका प्राविधिक प्रस्तावहरु सारभुत रुपमा प्रभावग्राही भएको हुँदा आर्थिक प्रस्तावको प्रतिस्पर्धामा समावेश गर्ने र निम्न ४ वटा बोलपत्र दाताहरुको बोलपत्रहरु सारभुत रुपमा प्रभावग्राही हुन नसकेको व्यहोरा बोलपत्र मूल्याङ्कन समितिबाट प्राप्त हुन आएकोले सोही बमोजिमको व्यहोरा bolpatra.com.np मा प्रविष्ट गरि बोलपत्रको थप कार्य प्रक्रिया अघि बढाउने निर्णय गरियो ।

निर्णय नं. २

प्रस्ताव नं. २ माथि छलफल गर्दा ढुङ्गा गिट्टी बालुवा जस्ता नदीजन्य पदार्थको निकासी/विक्री गर्ने प्रयोजनको लागि च्यात्रा, सुख्खा र मार्ताल खोलाको IEE (प्रारम्भिक बातावरणीय परिक्षण प्रतिवेदन) प्रतिवेदन स्वीकृतको लागि जिल्ला समन्वय समितिमा सिफारिस गरी पठाउने निर्णय गरियो ।

च्यात्रा खोला - राप्ती -९

सुख्खा खोला - राप्ती -९

मार्ताल खोला - राप्ती -४

निर्णय नं. ३

प्रस्ताव नं. ३ माथि छलफल गर्दा राप्ती नगरपालिकाको नगर प्रोफाइल तयार गर्ने सम्बन्धमा घरधुरी सर्भेक्षण र विभिन्न माध्यामबाट संकलन गरी संस्थागत विवरण समेत समावेश गरी तयार गरिएको प्रोफाइल सम्बन्धित समितिबाट समेत प्रमाणिकरण भई आएकोले उक्त प्रोफाइललाई स्वीकृत गरी प्रकाशन गर्ने निर्णय गरियो ।

निर्णय नं. ४

प्रस्ताव नं. ४ माथि छलफल गर्दा २०७५ सालको अन्तिम समय भएको र २०७६ सालको शुरुवात हुने अवसर भएको हुँदा उक्त अवसरमा २०७५ साललाई विदाई गर्दै २०७६ को आरम्भको शुभ अवसरमा जनप्रतिनिधि र कर्मचारीहरु बीच २०७५।१२।२९ गते दिनको ३:०० बजे शुभकामना आदान प्रदान कार्यक्रम राख्ने निर्णय गरियो ।